



कावासोती नगरपालिका

## नगर कार्यपालिकाको कार्यालय

शिवमन्दिर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)  
गण्डकी प्रदेश, नेपालस्यानिटरी प्याड खरिद सम्बन्धी सिलबन्दी दरभाउपत्रपत्र आव्हान गरिएको सूचना

प्रथम पटक प्रकाशित मिति: २०७७/०२/२९

- यस कार्यालयबाट सामुदायिक विद्यालयमा अध्ययनरत किशोर अवस्थाका छात्राहरूलाई महिनावारीको समयमा निःशुल्क वितरण गर्न सेनिटरी प्याडहरू सिलबन्दी दरभाउपत्रपत्रद्वारा खरिद गर्नु परेकोले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यालय समय भित्र दरभाउपत्र फारम दस्तुर रु.१०००। अक्षरेपि रु. एक हजार मात्र (पछि फिर्ता नहुने) तिरि चालू आ.व.को लागि नवीकरण गरिएको फर्म दर्ता प्रमाणपत्र, व्यवसाय प्रमाणपत्र, आयकर दर्ता तथा मु.अ. कर दर्ता प्रमाणपत्र, आ.व. २०७५/७६ को कर चुक्ता प्रमाणपत्र समेतको नोटरी पब्लिकबाट प्रमाणित प्रतिलिपि संलग्न गरी रु.१०।- को टिकट टाँसी दरभाउपत्र फारम खरिद गर्न इच्छुक व्यक्ति वा फर्म समक्ष यो सूचना प्रकाशित गरिएको छ। दरभाउपत्र फारम कावासोती नगर कार्यपालिकाको कार्यालय, शिवमन्दिरमा निवेदन पेश गरी खरिद गर्न सकिनेछ।
- दरभाउपत्र पेश गर्दा यस कार्यालयको अधिकार प्राप्त अधिकारीको सही छाप नभएको, एउटाको नाममा खरिद गरी अर्कै नाममा दर्ता गरेको र कुनै पनि शर्त राखी पेश भएको दरभाउपत्र मान्य हुने छैन।
- प्रथम पटक प्रकाशित सूचनाको १६ औँ दिनको १२:०० बजे भित्र आफैले खरिद गरेको दरभाउपत्र रीत पूर्वक भरी सिलबन्दी गरी यस कार्यालयमा दर्ता गराइसक्नु पर्नेछ। दर्ता भएका दरभाउपत्रहरू सोही दिनको २:०० बजे दरभाउपत्र दाता वा निजको प्रतिनिधिको रोहबरमा यस कार्यालयमा खोलिनेछन्। दरभाउपत्र दाता वा निजको प्रतिनिधि उपस्थित नभए पनि दरभाउपत्र खोल्न बाधा पर्नेछैन। दरभाउपत्र बिक्री गर्ने र दाखिला गर्ने अन्तिम दिन बिदा पर्न गएमा सोको भोलिपल्ट कार्यालय खुलेको दिनलाई अन्तिम दिन मानिने छ।
- दरभाउपत्र दर्ता गर्दा सूचनामा तोकिए अनुसारको जमानत बापतको रकम दाखिला गरेको सक्कलै भौचर कावासोती नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, शिवमन्दिर राष्ट्रिय बणिज्य बैंक, शिवमन्दिर शाखाको धरौटी खाता नं. ३२०००३०३०००००३ मा जम्मा गरेको सक्कलै भौचर वा 'क' बर्गको बैकबाट जारी भएको र दरभाउपत्र खुल्ने मितिबाट ७५ दिन म्याद भएको बैंक ग्यारेन्टी (Bid Bond) दरभाउपत्रसाथ पेश गर्नुपर्नेछ। विदेशी बैंकको Bank Guarantee भएमा नेपाली बैंकबाट Endorse भएको हुनु पर्नेछ। स्वीकृत दरभाउपत्रदाताले कार्यालयले तोके अनुसारको कार्यालयको नामको परफरमेन्स वण्ड संझौता गर्नु अगावै पेश गर्नु पर्नेछ। नगद धरौटी राखिएकोमा परफरमेन्स वण्डमा परिवर्तन गर्न पाइने छैन।
- दरभाउपत्र स्वीकृत हुँदा प्याकेजको रूपमा वा आइटम वाईज दर स्वीकृत गर्न सकिनेछ। दरभाउपत्र दाताले दरभाउपत्रको आइटम वाईज बिडिङ्ग गर्नु पर्नेछ। सम्झौता हुँदा सेनिटरी प्याडको परिमाणमा थपघट हुन सक्नेछ। साथै दरभाउपत्र पूर्ण वा आंशिक रूपमा स्वीकृत गर्ने वा नगर्ने अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ।
- दरभाउपत्र साथ आपूर्ति गर्ने सेनिटरी प्याडहरूको गुणस्तर सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि, २०७६ अनुसूची-१ बमोजिम हुनु पर्नेछ।
- कार्यालय हाता सम्म सामान ढुवानी गर्न लाग्ने खर्च र सबै प्रकारका करहरू दरभाउपत्र दाताले नै ब्यहोर्नु पर्नेछ।
- आपूर्ति हुने सेनिटरी प्याडको Expiry Date स्टोर दाखिला हुने समयमा कम्तिमा १८ महिना बाँकी हुनु पर्नेछ। तर कुनै सेनिटरी प्याडको Expiry Date १८ महिना भन्दा कम हुने अवस्थामा कुल Expiry Date को ७५ प्रतिशत म्याद बाँकी भएको हुनु पर्नेछ।
- सप्लाई हुने सेनिटरी प्याडको प्रत्येक प्याकिङ्गमा प्याकिङ्गको बाहिर उत्पादन मिति, Expiry Date, ब्याच नम्बर र सकेसम्म नेपाल सरकार द्वारा निःशुल्क वितरणको लागि भन्ने वाक्यांश उल्लेख भएको हुनु पर्नेछ।
- सार्वजनिक खरिद नियमावली २०६४ को नियम ४०(ड) अनुसार दरभाउपत्र दाताले खरिद कार्यमा अयोग्य नभएको, प्रस्तावित खरिद कार्यमा आफ्नो स्वार्थ नबाझिएको र व्यवसाय सम्बन्धी कसुरमा सजाय नपाएको भनि लिखित घोषणा भएको कागजात दरभाउपत्र साथ पेश गर्नु पर्नेछ।
- विदेशी सेनिटरी प्याडको हकमा सम्बन्धित विभागको पैठारी सिफारिस पत्रको नवीकरण गरिएको प्रमाणित प्रतिलिपि पेश गर्नु पर्नेछ।
- दरभाउपत्र दाताले उपलब्ध गराउने सेनिटरी प्याड स्वदेशी उत्पादन भएमा खरिद कर्ताको नाममा उल्लेखित दरभाउपत्र प्रयोजनको लागि जारी गरेको सक्कल अधिकार पत्र (Authorization Letter) र विदेशी उत्पादन भएमा नेपाल भित्र वितरणको लागि तोकिएको आधिकारिक एजेन्टबाट लिएको सक्कलै अधिकार पत्र पेश गर्नु पर्नेछ।
- एक आपसमा मिलेमतो गरी दरभाउपत्र दाखिला गरेको पाइएमा त्यस्तो दरभाउपत्र स्वीकृत गरिने छैन।
- दरभाउपत्र फारममा रकम उल्लेख गर्दा अंक र अक्षर दुबैमा स्पष्ट रूपमा उल्लेख गर्नु पर्ने छ। अंक र अक्षरमा फरक परेमा अक्षरमा उल्लेख गरिएको रकमलाई मान्यता दिइनेछ।
- दरभाउपत्रको प्रत्येक पानामा दरभाउपत्र दाताको आधिकारिक व्यक्तिको सही र छाप अनिवार्य रूपमा लागेको हुनु पर्नेछ। साथै दरभाउपत्र दाताले पेश गर्ने सम्पूर्ण प्रमाणपत्रहरू नवीकरण भएको हुनुपर्ने र नोटरी पब्लिकबाट अनिवार्य रूपमा प्रमाणित गराई पेश गर्नु पर्नेछ।
- यस सूचनामा उल्लेख भएकोमा यसै अनुसार र अन्य कुराहरूको हकमा सार्वजनिक खरिद ऐन २०६३(संशोधन सहित) र सार्वजनिक खरिद नियमावली २०६४ तथा प्रचलित नेपाल कानून अनुसार हुनेछ। विस्तृत जानकारीको लागि कावासोती नगरपालिकाको कार्यालय, शिवमन्दिरमा सार्वजनिक खरिद शाखा/जिन्सीमा कार्यालय समय भित्र सम्पर्क राख्न सकिनेछ।

## तपशिल

सि.नं.	सूचना नं.	विवरण	लागत अनुमान मू.अ. कर सहित	धरौटी रकम	कैफियत
१		स्यानिटरी प्याड खरिद	१९,९५,०००।००	५९,८५०।००	